

## प्रस्ताव (कार्यपालिका बैठक नं. ५३, मिति २०७५/१२/२५, सोमबार)

१. कृषि क्षेत्र र बसोबास क्षेत्र मापदण्ड सम्बन्धमा
२. शिक्षा समिति सम्बन्धमा
३. एकीकृत नगर विकासको लागि समिति गठन सम्बन्धमा
४. नेत्रलाल मार्ग घोराही वडा नं. ५-६ सडक सम्बन्धमा
५. आर्थिक सहयोग सम्बन्धमा
६. योजना संसोधन सम्बन्धमा
७. विविध सम्बन्धमा

### निर्णयहरू:

#### निर्णय नं.१:

घोराही उपमहानगरपालिका अन्तर्गत पर्ने भू-भागलाई बसोबास क्षेत्र र कृषि क्षेत्र तोक्ने सन्दर्भमा जग्गा उपयोग विश्लेषण प्राविधिक समितिले बृहत छलफल गरि भविष्यमा नगरको कृषि क्षेत्रलाई जग्गा खण्डिकरण हुनबाट सकेसम्म जोगाउने उद्देश्यले पेश गरेको तपशिल बमोजिमको मापदण्ड पारित गर्ने निर्णय गरियो ।

तपशिल:

- १.घोराही उपमहानगरपालिका वार्ड नं. १४, १५ को भू-भागलाई बसोबास क्षेत्र तोक्ने
२. लमही तुल्सीपुर सडक खण्डको ५०० मिटर दाँया बाँयाको क्षेत्रलाई बसोबास क्षेत्र तोक्ने  
२.२ बुँदा नं. २ मा ५०० मिटर मापदण्ड तोकिएतापनि वार्ड १०, ११ र १६ को लमही तुल्सीपुर सडक खण्डको १००० मिटर दाया बायाको बसोबास क्षेत्र तोक्ने
३. शहिद मार्ग र बि.पि मार्गको २५० मिटर दाँया बाँया बसोबास क्षेत्र तोक्ने
४. साबिक गाउँ ब्लक क्षेत्र, नगर विकासको आयोजनाले बस्ती विकास गरेको क्षेत्र बसोबास क्षेत्र तोक्ने
५. मुख्य बस्तीहरू भित्रको जग्गा बसोबास क्षेत्र कायम गर्ने (मुख्य बस्ती भन्नाले लामो समय देखि बसोबास गरेको क्षेत्र, आधारभुत सुविधा पुगेका नयाँ बस्तीहरू )
६. उपमहानगरपालिकाको मापदण्ड भित्र बनेका पक्की सडक (पिच भएको) खण्डको १०० मि. दाँया बाँया र बाँकी अन्य ग्राभेल तथा मोटर बाटोको सडक हकमा ५० मि. दाँया बाँया बसोबास क्षेत्र तोक्ने  
६.१ बुँदा नं. ६ मा सडकको मापदण्ड तोकिएतापनि कृषि सडक हकमा मापदण्ड लागु नहुने
७. माथिका बुँदाहरूमा जे जस्ता व्यवस्था गरिए पनि बाढी पहिरोको जोखिम क्षेत्र, बनक्षेत्र, सिमसार क्षेत्र, धार्मिक, एतिहासिक तथा पुरातात्विक र अन्य संरक्षित क्षेत्रलाई बसोबास क्षेत्रको रूपमा लिइने छैन ।

#### जग्गा खण्डीकरणको मापदण्ड

- नयाँ कायम बाटोको चौडाई कम्तिमा ७ मिटर निकास सहित नेपाल सरकारको नाममा लगत कट्टा कायम गर्ने
- राजिनामा भई कित्ताकाट गर्दा न्युनतम ८ मिटर मोहडा र ८ धुर (१३५.४५ बं. मी) क्षेत्रफल कायम हुनु पर्ने र कित्ताकाट भई बाँकी कित्ताको पनि न्युनतम ८ मिटर मोहडा र ८ धुर क्षेत्रफल कायम हुनै पर्ने
- प्लट मिलानको हकमा माथिको बुँदा आकर्षित नहुने तर प्लट मिलान भई बाँकी कित्ताको न्युनतम ८ मिटर मोहडा र ८ धुर क्षेत्रफल कायम हुनै पर्ने
- कुनै द्विविधा भएमा घोराही उपमहानगरपालिकाको प्राविधिकले गरेको फिल्ड प्रतिवेदन अनुसार सिफारीस गर्ने
- प्लटिड गर्दा प्रचलित ऐन बमोजिम गर्ने ।

## निर्णय नं. २ :

घोराही उपमहानगरपालिकाको मिति २०७५/११/२८ मा बसेको ५० औं कार्यपालिका बैठकबाट नगर प्रमुखज्यूको अध्यक्षता नगर शिक्षा समिति गठन भएकोमा शिक्षा समितिबाट मनोनित गर्ने तपशिल बमोजिमका शैक्षिक संस्था, विद्यालय व्यवस्थापन समिति र शिक्षा प्रेमीबाट नगर शिक्षा समितिलाई पूर्णता दिने निर्णय गरियो । तपशिल:

१. नगरपालिका प्रमुख - अध्यक्ष
२. प्रमुख प्रशासकीय अधिकृत - सदस्य
३. सामाजिक विकास सामितिका संयोजक: भरतमणि अर्याल — सदस्य
४. नगरपालिकाले तोकेको नगर कार्यपालिकाका सदस्यहरुबाट एक महिला सहित २ जना सदस्य : चित्र बहादुर डाँगी  
: माया रावत
५. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष : जीवन गौतम
६. स्थानीय समाज सेवी, शिक्षा प्रेमीबाट एक महिला सहित २ जना सदस्य : विकास गौतम  
: मेनका पोखेल
७. नगर क्षेत्र भित्रका सामुदायिक/ संस्थागत विद्यालयका प्र.अ. बाट २ जना सदस्य  
: ज्ञानेन्द्र गौतम  
: केशव थापा
८. नेपाल शिक्षक महासंघ नगर अध्यक्ष : सदस्य : निशान्त आचार्य
९. नगर भित्र विशेष शिक्षा / समावेशी शिक्षा / श्रोत कक्षा संचालन गरेको अपांगता भएको व्यक्ति : सदस्य
१०. नगर शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख : सदस्य सचिव

## निर्णय नं. ३ :

यस घोराही उपमहानगरपालिकाको एकीकृत नगर विकास योजना तर्जुमाको लागि तपशिल बमोजिमको नगरस्तरीय निर्देशक समिति र विषयगत समिति निर्माण गरियो ।

### नगर स्तरीय निर्देशक समिति

संयोजक : श्री नगर प्रमुख

सह संयोजक : श्री उपप्रमुख

सदस्यहरु विषयगत कार्यालयको प्रतिनिधि

श्री प्रतिनिधि जिल्ला प्रशासन

श्री प्रतिनिधि जिसस

श्री प्रतिनिधि शिक्षा

श्री प्रतिनिधि स्वास्थ्य

श्री प्रतिनिधि पशु विकास

श्री प्रतिनिधि सडक डिभिजन

श्री सहरी विकास तथा भवन निर्माण डिभिजन

श्री खानेपानी तथा सरसफाई डिभिजन

श्री प्रतिनिधि कृषि विकास

श्री प्रतिनिधि वन तथा वातावरण

श्री प्रतिनिधि घरेलु तथा साना उद्योग

श्री प्रतिनिधि उ.वा.सं. (जिल्ला)

सदस्य सचिव : नगरको प्रमुख प्रशासकीय अधिकृत

## **विषयगत समितिहरू**

### **१. दीर्घकालिन भौतिक पूर्वाधार विकास समिति**

संयोजक : श्री नगर प्रमुख

सह-संयोजक : श्री केशवराज आचार्य - वडा अध्यक्ष, वडा नं. २

सदस्य : श्री प्रतिनिधि, सहरी विकास तथा भवन निर्माण डिभिजन

श्री प्रतिनिधि, सडक डिभिजन

श्री प्रतिनिधि, खानेपानी तथा सरसफाई

श्री प्रतिनिधि, विद्युत प्राधिकरण

श्री प्रतिनिधि, नेपाल टेलिकम

सदस्य सचिव : श्री सम्बन्धित शाखा (पूर्वाधार) प्रमुख नगरपालिका

### **२. आर्थिक विकास समिति**

संयोजक : श्री राममणि पाण्डेय, वडा अध्यक्ष - १

सह-संयोजक : श्री खुसिराम चौधरी, वडा अध्यक्ष - १७

सदस्य : श्री प्रतिनिधि घरेलु तथा साना उद्योग

श्री प्रतिनिधि कृषि विकास

श्री प्रतिनिधि पशु विकास

श्री प्रतिनिधि होटल व्यवसायी

श्री प्रतिनिधि यातायात व्यवसायी

सदस्य सचिव: श्री सम्बन्धित शाखा (राजस्व) प्रमुख नगरपालिका

### **३. सामाजिक विकास समिति**

संयोजक : श्री भरतमणि अर्याल, वडा अध्यक्ष — १८

सह-संयोजक : श्री चित्र बहादुर डाँगी, वडा अध्यक्ष — १०

सदस्य: श्री प्रतिनिधि शिक्षा

श्री प्रतिनिधि स्वास्थ्य

श्री प्रतिनिधि गैसस महासंघ

श्री प्रतिनिधि स्थानीय बाल समिति

श्री प्रतिनिधि दलित, जनजाती, जेष्ठ नागरिक

सदस्य सचिव : श्री सम्बन्धित शाखा (सामाजिक विकास) प्रमुख नगरपालिका

### **४. सम्पदा संरक्षण, संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति**

संयोजक : श्री रमेश कुमार पाण्डेय, वडा अध्यक्ष — १५

सह-संयोजक : श्री कूल बहादुर लामिछाने, वडा अध्यक्ष — ११

सदस्य : श्री प्रतिनिधि पर्यटन व्यवसायी

श्री प्रतिनिधि मन्दिर व्यवस्थापन

श्री प्रतिनिधि

सदस्य सचिव : श्री सम्बन्धित शाखा (पर्यटन तथा संस्कृति) प्रमुख नगरपालिका

### **५. वन वातावरण तथा जलवायु परिवर्तन अनुकूलन विकास समिति**

संयोजक : श्री शक्तिराम डाँगी, वडा अध्यक्ष - १४

सह-संयोजक : श्री रेव बहादुर बुढाथोकी, वडा अध्यक्ष - ६

सदस्य : श्री प्रतिनिधि वन तथा वातावरण

श्री प्रतिनिधि सा. व. उपभोक्ता महासंघ  
श्री प्रतिनिधि गैसस (सम्बन्धित क्षेत्रमा काम गर्ने)  
सदस्य सचिव : श्री सम्बन्धित शाखा (वन तथा वातावरण) प्रमुख नगरपालिका  
**६. विपद व्यवस्थापन तथा जोखिम संवेदनशील भू-उपयोग योजना समिति**

संयोजक : श्री शक्तिराम डाँगी, वडा अध्यक्ष — १४  
सह-संयोजक : श्री मान बहादुर बस्नेत, वडा अध्यक्ष — ९  
सदस्य : श्री प्रतिनिधि जिल्ला प्रशासन  
श्री प्रतिनिधि नेपाल प्रहरी  
श्री प्रतिनिधि नेपाली सेना  
श्री प्रतिनिधि शसस्त्र प्रहरी  
सदस्य सचिव : श्री सम्बन्धित शाखा (विपद् व्यवस्थापन) प्रमुख नगरपालिका

#### **७. संस्थागत विकास समिति**

संयोजक : श्री खोपिराम चौधरी, वडा अध्यक्ष — ७  
सह-संयोजक : श्री हर्कबहादुर घर्ति, वडा अध्यक्ष — १९  
सदस्य: श्री प्रतिनिधि  
श्री प्रतिनिधि कोलेनिका  
श्री प्रतिनिधि नेउवासं (जिल्ला)  
सदस्य सचिव : श्री सम्बन्धित शाखा (संस्थागत विकास) प्रमुख नगरपालिका

#### **८. श्रोत परिचालन तथा वित्तीय व्यवस्थापन समिति**

संयोजक : श्री नगर प्रमुख  
सह-संयोजक : श्री उप प्रमुख  
सदस्य: श्री प्रतिनिधि उद्योग वाणिज्य संघ  
श्री प्रतिनिधि होटल व्यवसायी संघ  
श्री प्रतिनिधि  
सदस्य सचिव : श्री सम्बन्धित शाखा (राजस्व) प्रमुख नगरपालिका

#### **निर्णय नं. ४ :**

घोराही उपमहानगरपालिका वडा नं. ६ को च.नं. १०३३, मिति २०७५/१२/२२ गतेको पत्रानुसार नेत्रलाल मार्ग वर्षातका कारणले क्षेति भएकोले माथिल्लो दामोदर सडक मिनराज खड्काको घर देखि दक्षिण पिपल छहारी लखवार थारुगाउँ हुँदै खैरागनार मा.वि. धर्ना कप्तान चोक तथा रोम बहादुर भण्डारीको घर देखि चोर गाउँ खल्यान र टिकाराम चौधरीको घरसम्म प्राविधिकको इस्टिमेट अनुसार छर्री उपलब्ध गराउने निर्णय गरियो ।

#### **निर्णय नं. ५: आर्थिक सहयोग सम्बन्धमा**

५.१ यस घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित बराहक्षेत्र खानेपानी क्षेत्र उपभोक्ता तथा सरसफाई कार्य समितिको तर्फबाट घोराही उपमहानगरपालिका वडा नं. १६ उपर उच्च अदालतमा तुलसीपुरमा मुद्दा दायर गरेको हुँदा उक्त मुद्दाको प्रति उत्तर लगाउन, वकिल बहस गर्नको लागि लाग्ने खर्च मुद्दा किनारा नलाग्दा सम्म चालु आ.व. को नगरस्तरीय सि.नं. ५०६० को सि.नं. १ शिर्षकबाट आर्थिक सहयोग गर्ने निर्णय गरियो ।

५.२ त्रिभुवन नगर जेसिस को च. नं. १०१ मिति २०७५/१२/२२ को पत्रानुसार जेसिस सप्ताह अन्तर्गतको छैठौं दिन २०७६ वैशाख ६ गते पर्यटन र युवा, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम स्वीकृत गरि संचालनका लागि घोराही उपमहानगरपालिकाको सभा कक्ष उपलब्ध गराउने र अतिथि खाजा खर्च बापत १२, ५००/०० आर्थिक सहयोग गर्ने निर्णय गरियो ।

५.३ राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय दाङको च.नं. ६८ मिति २०७५/१२/११ को प्राविधिक इस्टिमेट सहितको पत्रानुसार कार्यालय पेन्टिङ तथा मर्मत कार्यका लागि रु १५००००/०० (अक्षरुपि एक लाख पचास हजार मात्र ) आर्थिक सहयोग गर्ने निर्णय गरियो ।

५.४ नेपाल नगरपालिका संघको मिति २०७५/०९/१५ को पत्रानुसार आ.व २०७५ को राष्ट्रिय अधिवेशनले उपमहानगरपालिकालाई वार्षिक शुल्क निर्धारण गरे अनुसार रु १०००००/०० (अक्षरुपि एक लाख मात्र) सदस्यता शुल्क उपलब्ध गराउने निर्णय गरियो ।

#### निर्णय नं. ६ :

घोराही उपमहानगरपालिकाको आ.व. २०७५/२०७६ को स्वीकृत योजना अनुसार तपशिल बमोजिमको वडास्तरीय योजना संसोधन गर्ने निर्णय गरियो ।

क्र.स.	वडा नं.	स्वीकृत योजना	रकम	संसोधित योजना	रकम
१	७	वडास्तरीय सि.नं.३०२० सि.नं.८ को डबर गाउँमा सिंचाईका लागि लिफ्ट सिंचाई योजना	५३००००/००	डबरगाउँको पनबटुवा देखि तल पक्कि नहर र पनफक्वा निर्माण	५३००००/००
२	१६	वडास्तरीय सि.नं. २०६० सि.नं. ६ को कर्मचारी र महिला स्वयं सेविकालाई प्रोत्साहन	५००००/००	महिला स्वयं सेविकाहरूलाई खोप संचालन गरे बापत यातायात तथा खाजा खर्च	५००००/००
३	१६	वडास्तरीय सि.नं. २०६० सि.नं. २ को असहाय बालबालिकाको लागि अक्षयकोष	३००००/००	वडामा सेवान्तरिकको लागि एक छाने टिनको पाली निर्माण	३००००/००

#### निर्णय नं. ७

##### विविध:

७.१ यस घोराही उपमहानगरपालिका वडा नं. १४ को वडा प्रहरी कार्यालयको पुरानो कम्पाउण्ड बाल भत्काएर ल.इ. अनुसार कन्टेनजेन्सी रकम बाट नयाँ बनाउने निर्णय गरियो ।

७.२ यस घोराही उपमहानगरपालिका क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूले कानून बमोजिम छात्र-छात्राले पाउनु पर्ने १० % छात्रवृत्ति केहि संस्थागत विद्यालयहरूमा नियमित नभएको पाइएकोले आगामी शैक्षिक सत्र देखि अनिवार्यरुपमा सम्बन्धित वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको बैठकमा राखी छात्रवृत्तिलाई व्यवस्थित गरि वितरण गर्न शिक्षा युवा तथा खेलकुद महाशाखा मार्फत पत्राचार गर्ने निर्णय गरियो ।

७.३ यस घोराही उपमहानगरपालिका क्षेत्र भित्रका सार्वजनिक शौचालय, सामुदायिक विद्यालय, स्वास्थ्य चौकी र शवदाह गृहहरूमा लागत सहभागिता रकम छुट गर्ने निर्णय गरियो ।

७.४ यस घोराही उपमहानगरपालिकाको आ.व. २०७५/०७६ मा संचालन हुने विद्युत पोल तथा तार खरिद आयोजनामा सि.नं. ३० को सि.नं. ३०४०बाट रु ३००००००।०० बजेट विनियोजन भएकोमा खरिद कार्य संचालन गर्न विद्युत पोल खरिद र विद्युत तार खरिद फरक फरक सप्लायर्सबाट भई प्राविधिक समस्या उत्पन्न भएको हुँदा सो शिर्षकलाई टुक्राएर देहाय बमोजिमको शिर्षकमा रकम बाडफाँड गर्ने निर्णय गरियो ।

तपशिल :

क्र.स.	स्वीकृत योजना	परिवर्तन गरिएको योजना	रकम
१	विद्युत तथा तार खरिद	१.विद्युत पोल	९,५९,८८३।७५
		२.विद्युत तार खरिद	१९,४६,९९६।२५
		३.वडा नं. १७मा विद्युत तार खरिद	१,०२,०००।००
	जम्मा		३०००००।००

७.५ यस घोराही उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडा भित्रका सडक नालाहरू देखिने नक्सा नापी कार्यालय दाडमा माग गर्ने निर्णय गरियो ।

७.६ यस घोराही उपमहानगरपालिकाको मिति २०७५/१२/११ मा बसेको ५० औं कार्यपालिका बैठकबाट गाउँ नगर साझेदारीको वस्तुस्थिति प्रतिवेदन पेश गर्न गठित समितिलाई स्थानीय विकास कोष र गरिब संग विशेषर कार्यक्रमको समेत वस्तुस्थिति पेश गर्ने जिम्मेवारी थप गर्ने निर्णय गरियो ।